

## ७. बार्षिक कार्ययोजना कार्यान्वयन गर्नको लागि आवश्यक अनुमानित बजेट

आ.ब. २०७७/७८ को बार्षिक कार्य योजनामा उल्लेखित योजना सम्पन्न गर्न चाहिने अनुमानित बजेट निम्न अनुसार अनुमान गरी मांग गरिएको छ ।

सि.नं.	योजना	पुष्ट्याई	अनुमानित बजेट	बजेट शिर्षक	समयावधि
१.	शौचालय निर्माण	कार्यालयको सभाहल अगाडी शौचालय आवश्यक रहेकोले	७,००,०००/-	३११२२	यस आ.व. भित्र
२.	कार्यलय मेसिनरी औजार	आवश्यक मेसिनरी सामान खरिद गर्नुपर्ने	३,००,०००/-	३११२२	यस आ.व. भित्र
३.	AC जडान	कार्यलयमा आवश्यक परेको ठाँउमा	१,५०,०००/-	३११२२	यस आ.व. भित्र
४.	फर्निचर/ फर्निचिड	कार्यलयमा आवश्यक फर्निचर खरिद मर्मत गर्नुपर्ने	१,५०,०००/-	३११२३	यस आ.व. भित्र
५.	पुस्तकालय व्यवस्थापन	पुस्तकालय व्यवस्थापन गर्ने	१,००,०००/-	२२३१३	यस आ.व. भित्र
६.	अभिलेख व्यवस्थापन	अभिलेख सुरक्षित राख्न	७५,०००/-	२२५२२	यस आ.व. भित्र
७.	Meet the Judge कार्यक्रम	योजना तय भए अनुसार मासिक १ पटक उपस्थित सेवान्नाहीलाई चिया खुवाउने	३०,०००/-	२२५२२	यस आ.व. भित्र
८.	Judicial Outreach कार्यक्रम	सहभागीलाई चिया खाजा खुवाउने प्रयोजनका लागि	६०,०००/-	२२५२२	यस आ.व. भित्र
९.	बार्षिक कार्ययोजना तर्जुमा र आवधिक समिक्षा	बार्षिक कार्ययोजना निर्माण र आवधिक समिक्षाका सहभागीहरूलाई प्रदान गरिने चिया खाजा तथा छुपाइ खर्च	१,२०,०००/-	२२५११	यसआ.व. भित्र
१०.	चौमासिक समिक्षा एवं मातहतका अदालतहरूको अनुगमन निरीक्षण समेत	समिक्षा र अनुगमन निरीक्षण गर्ने समेतको प्रयोजनका लागि	२,४०,०००/-	२२५२२	यसआ.व. भित्र योजनानुसार कार्यक्रम सम्पन्न हुँदा
११.	DCM सम्बन्धी तालिम र संहिता सम्बन्धी तालिम समेत	DCM सम्बन्धी र संहिता सम्बन्धी तालिम सञ्चालन गर्ने प्रयोजनका लागि	१,५०,०००/-	२२५२२	यसआ.व. भित्र
१२	मेलमिलापकर्तालाई परिवहन तथा प्रोत्साहन	नियमानुसार गर्ने	२,००,०००/-	२२६१२	यसआ.व. भित्र आवश्यकतानुसार

## द. वार्षिक कार्ययोजना कार्यान्वयनका संभावित समस्या र चुनौतीहरू

वार्षिक कार्ययोजनाले निर्धारण गरेको लक्ष्य प्राप्त गर्न त्यति सजिलो छैन । कार्यान्वयनमा अनगिन्ति जोखिमहरू छन् । लक्ष्य प्राप्तिका लागि देखा परेका केही जोखिम र चुनौतिहरूलाई देहाय वमोजिम उल्लेख गरिएको छ ।

### क. सूचना प्रविधिको प्रयोग सम्बन्धमा ।

भइरहेको जनशक्ति सूचना प्रविधि र मुद्दाको बैज्ञानिक व्यवस्थापन गर्ने बिषयमा एकातिर दक्ष जनशक्तिको अभाव छ भने अर्कोतिर जनशक्ति पनि पर्याप्त छैन । सूचना प्रविधिको सम्बन्धमा व्यवहारीक र कार्यकुशलता सम्बन्धी तालिमको आवश्यकता रहेको छ। फरक मुद्दा व्यवस्थापन सम्बन्धी पद्धति हाल सञ्चालित पद्धति भन्दा फरक र परिष्कृत पद्धति भएकोले चौथो पञ्चवर्षिय रणनीतिक योजनाले निर्धारण गरेबमोजिम उच्च अदालतको हकमा आगामी भाद्र १ गते देखि फरक मुद्दा व्यवस्थापन पद्धति लागु हुन गइरहेको परिप्रेक्ष्यमा फरक मुद्दा व्यवस्थापन सम्बन्धी थप तालिमको टङ्कारो आवश्यकता रहेको छ। कर्मचारीहरूलाई सूचना प्रविधि मैत्री बनाउन थप सेवा सुविधा सहित सूचना प्रविधि सम्बन्धि तालिम कार्यक्रम सञ्चालन गरेमा योजनाले अपेक्षा गरेको लक्ष्य हासिल हुन अझ सहज हुनेछ। सूचना प्रविधिमा आवश्यक पर्ने सामग्रीहरू पर्याप्त भएमा थप सहज र प्रभावकारी हुनेछ।

### ख. पर्याप्त बजेटको सम्बन्धमा ।

वार्षिक कार्य योजना कार्यान्वयनका लागि पर्याप्त बजेटको आवश्यकता हुन्छ। बजेट कै अभावमा कतिपय योजनाहरू कार्यान्वयन हुन सक्दैनन्। विश्वब्यापी रूपमा संक्रमण फैलिएको कोरोना भाईरस (कोभिड-१९) को रोकथामको लागि धेरै बजेट खर्च गर्नु परेको कुराको पुष्ट्याँई दिदै सरकारले गत आ.व. को बजेट भन्दा न्युन बजेट खर्च गर्ने अख्तियारी प्रदान गरेको कारणले वार्षिक कार्ययोजनाले निर्धारण गरेका लक्ष्यहरू हासिल गर्न कठिनाई हुनसक्छ।

### ग. सरोकारवालाहरूको सहयोग सम्बन्धमा ।

सरोकारवालाहरू सरकारी वकील, वार, अदालतका अन्य नियमित प्रयोगकर्ताहरूवाट सकारात्मक सहयोगको योजनाले अपेक्षा गरेको छ। सो वमोजिम सकारात्मक सहयोग प्राप्त हुन नसकेमा समेत योजनाले निर्धारण गरेका लक्ष्य र प्राथमिकताहरू प्रभावित हुन सक्छ।

- समाप्त -